



राष्ट्रिय सूचना आयोग

का.म.न.पा.-१० (देवीनगर) काठमाडौं



प. सं. ०७५/७६
च. नं.

पुरस्कार सम्बन्धी प्रेस विज्ञप्ती

राष्ट्रिय सूचना आयोगले प्रत्येक वर्ष उत्कृष्ट सूचनाको हकका अभियन्ता र उत्कृष्ट सूचना अधिकारीलाई सूचनाको हकको क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप निश्चित छनौट विधीका आधारमा छनौट गरी पुरस्कृत गर्ने गरेकोमा गत वर्ष कोभिड महामारीका कारण पुरस्कृत गर्न सकिएन। यस वर्ष उक्त कार्यक्रमलाई निरन्तरता दिदै उत्कृष्ट सूचना अधिकारी पुरस्कार र विनय कसजु (उत्कृष्ट अभियन्ता) पुरस्कारको लागि मिति २०७७।१२।०५ गते गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गरी ३० दिनको समय दिई आवेदन माग गरिएको थियो । प्राप्त आवेदनहरूबाट विनय कसजु (उत्कृष्ट अभियन्ता) पुरस्कार र उत्कृष्ट सूचना अधिकारी पुरस्कारका लागि निर्धारण गरिएको मापदण्डको आधारमा सिफारिस समितिले मूल्याङ्कन गरी सिफारिस गरेका देहायबमोजिमका अभियन्ता तथा सूचना अधिकारीलाई विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार र उत्कृष्ट सूचना अधिकारी पुरस्कारबाट पुरस्कृत सम्मान गर्ने निर्णय आयोगको मिति २०७७।०१।१७ मा बसेको बैठकबाट निर्णय भएको छ । साथै आयोगमा रही उत्कृष्ट कार्यसम्पादन गर्ने देहायबमोजिमका ३ जना कर्मचारीलाई प्रदान गरिने पुरस्कारका लागि सचिवालयले सिफारिस गरेबमोजिम तपसिलमा उल्लेखित कर्मचारीको नामावली स्वीकृत गरिएको छ ।

उत्कृष्ट सूचना अधिकारीतर्फ

सि.नं.	नाम	कार्यालय नाम
१.	श्री दयाराम तिवारी	राष्ट्रिय मुस्लिम आयोग
२.	श्री सुरज कुमार भुजेल	थाहा नगरपालिका, मकवानपुर
३.	श्री राजेश चौधरी	प्रदेश निर्वाचन कार्यालय, कैलाली
४.	श्री नवराज गिरी	जिल्ला हुलाक कार्यालय, ताप्लेजुङ्ग
५.	श्री सरोज खतिवडा	जिल्ला हुलाक कार्यालय, खोटाङ

विनय कसजु (उत्कृष्ट अभियन्ता) पुरस्कारतर्फ

सि.नं.	नाम	ठेगाना
१.	श्री अजय कुमार साह	त्रियुगा नगरपालिका ११, उदयपुर
२.	श्री डा. मुन्ना कुमार मिश्र	सिम्रौनगढ नगरपालिका ७, बारा
३.	श्री शैलेन्द्र कुमार महतो	बटेश्वर गाउँपालिका २, धनुषा
४.	श्री ईश्वरा तिवारी	हल्दिवारी गाउँपालिका ३, भ्वापा
५.	श्री राम पुकार रौनियार	विरगंज नगरपालिका ८, पर्सा

उत्कृष्ट कर्मचारीतर्फ

सि.नं.	नाम	पद
१.	श्री कपिल प्रसाद उपाध्याय	उप सचिव
२.	श्री शान्ति वाग्ले	कानून अधिकृत
३.	श्री रविन गौतम	कम्प्युटर अपरेटर

पुरस्कृतहरूलाई यही बैशाख २२ गते आयोजना गरिने आयोगको स्थापना दिवसको कार्यक्रममा पुरस्कार वितरण गर्ने कार्यक्रम राखिएकोमा कोरोना महामारीका कारण आयोगले कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय भएको हुँदा उल्लेखित पुरस्कारहरू उपयुक्त समयमा कार्यक्रम आयोजना गरी वितरण गरिने व्यहोरा जानकारी गराइन्छ ।



२०७८ बैशाख १७, शुक्रबार

कमला ओली थापा
सूचना आयुक्त तथा प्रवक्ता